

# *Sūrat al-Jinn* (*The Jinn*)

سورة الجن

*Súrah – 72*

*No of Ayat – 28*

English Translation : *Ali Quli Qara'i*

Urdu Translation : *Allamma Zeeshan Haider Jawadi*

Hindi Translation : *Farrukh Khan & Ahmed*

For any errors / comments please write to: [rehanL@hotmail.com](mailto:rehanL@hotmail.com)

Kindly recite Sura E Fatiha for Marhumeen of all those who have worked towards making this small work possible.

**This is a 'Meccan' sūrah.**

**The surah that opens with the revelation that a group of THE JINN listened to the Prophet reciting the Quran, believed in it, and so admonished their own race. It is named after the jinn-kind, whose account is given in its first part. The surah begins with the account of what a group of jinn said when they overheard a recitation of the Quran and realized its truth (verse 1). This is a lesson to the Meccan Arabs, who are also told that the Prophet can help them only by delivering the Message—God is the All Powerful One (verse 16). The disbelievers are threatened with what they will meet on the Day of Judgement (verse 23).**

**It is narrated from Imam Ja'far as-Sadiq (a.s.) that frequent recitation of this surah is a protection from Jinn and the reciter will be in the company of the Holy Prophet (s.a.w.) on the Day of Resurrection.**

**This surah also protects one from the evil actions of an unjust person. Prisoners secure early release by reciting this surah and those who recite it properly will never face poverty or starvation. Keeping this surah in one's possession ensures safety from the Jinn, victory in debate or confrontation, and safety of possession and wealth. Debts are also easily paid back.**

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad  
and the family of Muhammad.**

اے اللہ! رحمت فرما محمد و آل (ع) محمد پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

*allahumma salli `ala muhammadin wa ali muhammadin*

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

**In the Name of Allāh,  
the All-beneficent, the All-merciful.**

عظیم اور دائمی رحمتوں والے خدا کے نام سے

अल्लाह के नाम से जो बड़ा कृपालु और अत्यन्त दयावान हैं।

*bi-smi llāhi r-raḥmāni r-raḥīmi*

قُلْ أُوحِيَ إِلَيَّ أَنَّهُ اسْتَمَعَ نَفَرٌ مِّنَ الْجِنِّ فَقَالُوا إِنَّا  
 سَمِعْنَا قُرْآنًا عَجَبًا ﴿١﴾

Say, 'It has been revealed to me that a team of the jinn listened [to the Qur'ān].' and they said, "Indeed we heard a wonderful Qur'ān,

پیغمبر آپ کہہ دیجئے کہ میری طرف یہ وحی کی گئی ہے کہ جنوں کی ایک جماعت نے کان لگا کر قرآن کو سنا تو کہنے لگے کہ ہم نے ایک بڑا عجیب قرآن سنا ہے

کھ دو, "میری اور پرکاشنا کی गई है कि जिन्नों के एक गिरोह ने सुना, फिर उन्होंने कहा कि हमने एक मनभाता कुरआन सुना,

*qul 'ūḥiya 'ilayya 'annahu stama'a nafarun mina l-ğinni fa-qālū 'innā sami'nā qur'ānan 'ağaban*

يَهْدِي إِلَى الرُّشْدِ فَآمَنَّا بِهِ وَلَنْ نُشْرِكَ بِرَبِّنَا أَحَدًا



which guides to rectitude. Hence we have believed in it  
and we will never ascribe any partner to our Lord.

جو نیکی کی ہدایت کرتا ہے تو ہم تو اس پر ایمان لے آئے ہیں اور کسی کو اپنے رب کا شریک نہ بنائیں  
گے

"جو भलाई और सूझ-बूझ का मार्ग दिखाता है, अतः हम उसपर ईमान ले आए, और अब हम  
कदापि किसी को अपने रब का साझी नहीं ठहराएँगे

*yahdī 'ilā r-rušdī fa-'āmannā bihī wa-lan nušrika bi-rabbīnā 'aḥadan*

وَأَنَّهُ تَعَالَىٰ جَدُّ رَبِّنَا مَا اتَّخَذَ صَاحِبَةً وَلَا وَلَدًا



**Exalted be the majesty of our Lord, He has taken  
neither any spouse nor son.**

اور ہمارے رب کی شان بہت بلند ہے اس نے کسی کو اپنی بیوی بنایا ہے نہ بیٹا

"اور یہ کہ ہمارے رب کا گौरب اत्यنتت اچھ ہے۔ اسنے اپنے لیے ن تو کوئی پلنی بناई  
اور ن سنتان

*wa-'annahū ta'ālā ġaddu rabbinā mā ttaḥaḍa ṣāḥibatan wa-lā waladan*

﴿ ٤ ﴾ وَأَنَّهُ كَانَ يَقُولُ سَفِيهُنَا عَلَى اللَّهِ شَطَطًا ﴿ ٤ ﴾

**Indeed the foolish ones among us used to utter atrocious lies concerning Allah.**

اور ہمارے بیوقوف لوگ طرح طرح کی بے ربط باتیں کر رہے ہیں

"और यह कि हममें का मूर्ख व्यक्ति अल्लाह के विषय में सत्य से बिल्कुल हटी हुई बातें कहता रहा है

*wa- 'annahū kāna yaqūlu safīhunā 'alā llāhi šaṭaṭan*



وَأَنَّا ظَنَنَّا أَن لَّن نَّقُولَ الْإِنسُ وَالْجِنُّ عَلَى اللَّهِ كَذِبًا



Indeed we thought that humans and jinn would never utter any falsehood concerning Allah.

اور ہمارا خیال تو یہی تھا کہ انسان اور جنات خدا کے خلاف جھوٹ نہ بولیں گے

"और यह कि हमने समझ रखा था कि मनुष्य और जिन्न अल्लाह के विषय में कभी झूठ नहीं बोलते

*wa-'annā ḡanannā 'an lan taqūla l-'insu wa-l-ġinnu 'alā llāhi kaḡiban*

وَأَنَّهُ كَانَ رِجَالٌ مِّنَ الْإِنسِ يَعُوذُونَ بِرِجَالٍ مِّنَ  
الْجِنِّ فَزَادُوهُمْ رَهَقًا ﴿٦﴾

Indeed some persons from the humans would seek the protection of some persons from the jinn, thus only adding to their rebellion.

اور یہ کہ انسانوں میں سے کچھ لوگ جنات کے بعض لوگوں کی پناہ ڈھونڈ رہے تھے تو انہوں نے گرفتاری میں اور اضافہ کر دیا

"और यह कि मनुष्यों में से कितने ही पुरुष ऐसे थे, जो जिन्नों में से कितने ही पुरुषों की शरण माँगा करते थे। इसप्रकार उन्होंने उन्हें (जिन्नों को) और चढ़ा दिया

*wa-'annahū kāna riġālun mina l-'insi ya'ūdūna bi-riġālin mina l-ġinni fa-zādūhum rahaqan*

وَأَنَّهُمْ ظَنُّوا كَمَا ظَنَنْتُمْ أَن لَّن يَبْعَثَ اللَّهُ أَحَدًا



**They thought, just as you think, that Allah will not raise anyone from the dead.**

اور یہ کہ تمہاری طرح ان کا بھی خیال تھا کہ خدا کسی کو دوبارہ نہیں زندہ کرے گا

"और यह कि उन्होंने गुमान किया जैसे कि तुमने गुमान किया कि अल्लाह किसी (नबी) को कदापि न उठाएगा

*wa-'annahum ḡannū ka-mā ḡanantum 'an lan yab 'aṭa llāhu 'aḡadan*

وَأَنَا لَمَسْنَا السَّمَاءَ فَوَجَدْنَاهَا مُلِئَتْ حَرَسًا شَدِيدًا

وَشُهَبًا ﴿٨﴾

**Indeed We made for the heaven and found it full of  
mighty sentries and flames.**

اور ہم نے آسمان کو دیکھا تو اسے سخت قسم کے نگہبانوں اور شعلوں سے بہرا ہوا پایا

"اور یہ کہ ہم نے آکاش کو ٹٹولا تو اسے سخت پھرےداروں اور زلکاؤں سے بھرا ہوا  
پایا

*wa-'annā lamasnā s-samā'a fa-wağadnāhā muli'at ḥarasan šadīdan wa-  
šuhuban*

وَأَنَّا كُنَّا نَقْعُدُ مِنْهَا مَقَاعِدَ لِلسَّمْعِ ۖ فَمَنْ يَسْتَمِعِ الْآنَ  
يَجِدْ لَهُ شِهَابًا رَّصَدًا ﴿٩﴾

**We used to sit in its positions to eavesdrop, but anyone listening now finds a flame waiting for him.**

اور ہم پہلے بعض مقامات پر بیٹھ کر باتیں سن لیا کرتے تھے لیکن اب کوئی سننا چاہے گا تو اپنے لئے  
شعلوں کو تیار پائے گا

"और यह कि हम उसमें बैठने के स्थानों में सुनने के लिए बैठा करते थे, किन्तु अब कोई  
सुनना चाहे तो वह अपने लिए घात में लगा एक उल्का पाएगा

*wa-'annā kunnā naq'udu minhā maqā'ida li-s-sam'i fa-man yastami'i l-'āna  
yağid lahū šihāban raṣadan*

وَأَنَا لَا نَدْرِي أَشَرٌّ أُرِيدَ بِمَنْ فِي الْأَرْضِ أَمْ أَرَادَ بِهِمْ  
رَبُّهُمْ رَشَدًا ﴿١٠﴾

**We do not know whether ill is intended for those who are in the earth, or whether their Lord intends good for them.**

اور ہمیں نہیں معلوم کہ اہل زمین کے لئے اس سے برائی مقصود ہے یا نیکی کا ارادہ کیا گیا ہے

"اور یہ کہ ہم نہیں جانتے کہ ان لوگوں کے ساتھ جو زمین میں ہے بُرائی کا ارادہ کیا گیا ہے یا ان کے رب نے ان کے لئے بھلائی اور رہنمائی کا ارادہ کیا ہے"

*wa-'annā lā nadrī 'a-šarrun 'urīda bi-man fī l-'arḍi 'am 'arāda bihim rabbuhum  
rašadan*

وَأَنَا مِنَّا الصَّالِحُونَ وَمِنَّا دُونَ ذَلِكَ <sup>صَلَوٰةً</sup> كُنَّا طَرَائِقَ  
 قِدَادًا ﴿ ١١ ﴾

**Among us some are righteous and some of us are otherwise: we are multifarious sects.**

اور ہم میں سے بعض نیک کردار ہیں اور بعض کے علاوہ ہیں اور ہم طرح طرح کے گروہ ہیں

"और यह कि हममें से कुछ लोग अच्छे हैं और कुछ लोग उससे निम्नतर हैं, हम विभिन्न मार्गों पर हैं"

*wa- 'annā minnā ṣ-ṣāliḥūna wa-minnā dūna ḡālika kunnā ṭarā 'iqa qidadan*

وَأَنَّا ظَنَنَّا أَن لَّن نُّعْجِزَ اللَّهَ فِي الْأَرْضِ وَلَن نُّعْجِزَهُ  
هَرَبًا ﴿١٢﴾

**We know that we cannot thwart Allah on the earth, nor  
can we thwart Him by fleeing.**

اور ہمارا خیال ہے کہ ہم زمین میں خدا کو عاجز نہیں کرسکتے اور نہ بھاگ کر اسے اپنی گرفت سے  
عاجز کرسکتے ہیں

"और यह कि हमने समझ लिया कि हम न धरती में कही जाकर अल्लाह के क़ाबू से निकल  
सकते हैं, और न आकाश में कहीं भागकर उसके क़ाबू से निकल सकते हैं

*wa-'annā ḡanannā 'an lan nu 'ġiza llāha fī l-'arḍi wa-lan nu 'ġizahū haraban*



وَأَنَّا لَمَّا سَمِعْنَا الْهُدَىٰ آمَنَّا بِهِ <sup>صَلِّ</sup> فَمَنْ يُؤْمِن بِرَبِّهِ فَلَا  
يَخَافُ بَخْسًا وَلَا رَهَقًا ﴿١٣﴾

**When we heard the [message of] guidance, we believed in it. Whoever that has faith in his Lord shall neither fear any detraction nor oppression.**

اور ہم نے ہدایت کو سنا تو ہم تو ایمان لے آئے اب جو بھی اپنے پروردگار پر ایمان لائے گا اسے نہ خسارہ کا خوف ہوگا اور نہ ظلم و زیادتی کا

"और यह कि जब हमने मार्गदर्शन की बात सुनी तो उसपर ईमान ले आए। अब तो कोई अपने रब पर ईमान लाएगा, उसे न तो किसी हक के मारे जाने का भय होगा और न किसी जुल्म-ज़्यादती का

*wa-'annā lammā sami'nā l-hudā 'āmannā bihī fa-man yu'min bi-rabbihī fa-lā yaḥāfu baḥsan wa-lā rahaqan*

وَأَنَا مِنَ الْمُسْلِمُونَ وَمِنَّا الْقَاسِطُونَ فَمَنْ أَسْلَمَ  
 فَأُولَئِكَ تَحَرَّوْا رَشَدًا ﴿١٤﴾

Among us some are muslims and some of us are  
 perverse. Yet those who submit [to Allah] —it is they  
 who pursue rectitude.

اور ہم میں سے بعض اطاعت گزار ہیں اور بعض نافرمان اور جو اطاعت گزار ہوگا اس نے ہدایت کی  
 راہ پالی ہے

"और यह कि हममें से कुछ मुस्लिम (आज्ञाकारी) है और हममें से कुछ हक़ से हटे हुए है। तो जिन्होंने आज्ञापालन का मार्ग ग्रहण कर लिया उन्होंने भलाई और सूझ-बूझ की राह ढूँढ़ ली

*wa-'annā minnā l-muslimūna wa-minnā l-qāsiṭūna fa-man 'aslama fa-'ulā'ika  
 taḥarraw rašadan*

﴿ ۱۵ ﴾ وَأَمَّا الْقَاسِطُونَ فَكَانُوا لِجَهَنَّمَ حَطَبًا ﴿ ۱۵ ﴾

**As for the perverse, they will be firewood for hell.” ’**

اور نافرمان تو جہنم کے کندے ہو گئے ہیں

"رहे वे लोग जो हक़ से हटे हुए है, तो वे जहन्नम का ईधन होकर रहे।"

*wa-'ammā l-qāsiṭūna fa-kānū li-ġahannama ḥaṭaban*



لِنَفْتِنَهُمْ فِيهِ ۚ وَمَنْ يُعْرِضْ عَن ذِكْرِ رَبِّهِ يَسْلُكْهُ  
عَذَابًا صَعَدًا ﴿١٧﴾

so that We may test them therein, and whoever turns away from the remembrance of his Lord, He will let him into an escalating punishment.

تاکہ ان کا امتحان لے سکیں اور جو بھی اپنے رب کے ذکر سے اعراض کرے گا اسے سخت عذاب کے راستے پر چلنا پڑے گا

ताकि हम उसमें उनकी परीक्षा करें। और जो कोई अपने रब की याद से कतराएगा, तो वह उसे कठोर यातना में डाल देगा

*li-naftinahum fīhi wa-man yu'riḍ 'an ḍikri rabbiḥī yaslukhu 'aḍāban ṣa'adan*

﴿ ۱۸ ﴾ وَأَنَّ الْمَسَاجِدَ لِلَّهِ فَلَا تَدْعُوا مَعَ اللَّهِ أَحَدًا ﴿ ۱۸ ﴾

**The places of worship belong to Allah, so do not invoke anyone along with Allah.**

اور مساجد سب اللہ کے لئے ہیں لہذا اس کے علاوہ کسی کی عبادت نہ کرنا

और यह कि मस्जिदें अल्लाह के लिए हैं। अतः अल्लाह के साथ किसी और को न पुकारो

*wa-'anna l-masāğida li-llāhi fa-lā tad'ū ma'a llāhi 'aḥadan*

وَأَنَّهُ لَمَّا قَامَ عَبْدُ اللَّهِ يَدْعُوهُ كَادُوا يَكُونُونَ عَلَيْهِ  
 لِبَدًا ﴿١٩﴾

**When the servant of Allah rose to pray to Him, they  
 almost crowded around him.**

اور یہ کہ جب بندہ خدا عبادت کے لئے کھڑا ہوا تو قریب تھا کہ لوگ اس کے گرد ہجوم کر کے گر پڑتے

اور یہ کہ "جب اللہ کا بندہ اسے پکارتا ہوا کھڑا ہوا تو وہ ایسے لگتے تھے کہ  
 اس پر جتھے بن کر ٹوٹ پڑے۔"

*wa-'annahū lammā qāma 'abdu llāhi yad'ūhu kādū yakūnūna 'alayhi libadan*

﴿ ٢٠ ﴾ قُلْ إِنَّمَا أَدْعُو رَبِّي وَلَا أُشْرِكُ بِهِ أَحَدًا ﴿ ٢٠ ﴾

**Say, 'I pray only to my Lord, and I do not ascribe any partner to Him.'**

پیغمبر آپ کہہ دیجئے کہ میں صرف اپنے پروردگار کی عبادت کرتا ہوں اور کسی کو اس کا شریک نہیں بناتا ہوں

کھ دو، "میں تو بس اپنے رب ہی کو پکارتا ہوں، اور उसके ساتھ کسی کو ساڑھی نہیں ٹھہراتا۔"

*qul 'innamā 'ad'ū rabbī wa-lā 'uṣṣriku bihī 'aḥadan*



﴿ ٢١ ﴾ قُلْ إِنِّي لَا أَمْلِكُ لَكُمْ ضَرًّا وَلَا رَشَدًا ﴿ ٢١ ﴾

**Say, 'I have no power to bring you any harm or good [of my own accord].'**

کہہ دیجئے کہ میں تمہارے لئے کسی نقصان کا اختیار رکھتا ہوں اور نہ فائدہ کا

کہہ دو, "میں تو تمہارے لیے ن کسی ہانی کا اذیکار رختا ہوں اور ن کسی ہلایڈ کا"

*qul 'innī lā 'amlīku lakum ḍarran wa-lā rašadan*

قُلْ إِنِّي لَنْ يُجِيرَنِي مِنَ اللَّهِ أَحَدٌ وَلَنْ أَجِدَ مِنْ  
 دُونِهِ مُلْتَحَدًا ﴿ ٢٢ ﴾

**Say, 'Neither can anyone shelter me from Allah, nor  
 can I find any refuge besides Him.**

کہہ دیجئے کہ اللہ کے مقابلہ میں میرا بھی بچانے والا کوئی نہیں ہے اور نہ میں کوئی پناہ گاہ پاتا ہوں

کھو، "اللہ کے مقابلے میں مجھے کوئی پناہ نہیں دے سکتا اور نہ میں اس سے بچ کر کترانے  
 کی کوئی جگہ پا سکتا ہوں۔"

*qul 'innī lan yuġīranī mina llāhi 'aḥadun wa-lan 'aġida min dūnihī multaḥadan*

إِلَّا بَلَاغًا مِّنَ اللَّهِ وَرِسَالَاتِهِ ۚ وَمَن يَعْصِ اللَّهَ  
وَرَسُولَهُ فَإِنَّ لَهُ نَارَ جَهَنَّمَ خَالِدًا فِيهَا أَبَدًا

﴿ ۲۳ ﴾

[I have no duty] except to transmit from Allah, and [to communicate] His messages; and whoever disobeys Allah and His apostle, indeed there will be for him the fire of hell, to remain in it forever.'

مگر یہ کہ اپنے رب کے احکام اور پیغام کو پہنچادوں اور جو اللہ و رسول کی نافرمانی کرے گا اس کے لئے جہنم ہے اور وہ اسی میں ہمیشہ رہنے والا ہے

"سیواي االلها كى اور سے पहुँچने और उसके संदेश देने के। और जो कोई अल्लाह और उसके रसूल की अवज्ञा करेगा तो उसके लिए जहन्नम की आग है, जिसमें ऐसे लोग सदैव रहेंगे।"

'illā balāgan mina llāhi wa-risālātihī wa-man ya 'ṣi llāha wa-rasūlahū fa-'inna lahū nāra ġahannama ḥālidīna fihā 'abadan

حَتَّىٰ إِذَا رَأَوْا مَا يُوعَدُونَ فَيَسْئَلُونَ مَنْ أضعفُ  
 ناصِرًا وَاقلُّ عَدَدًا ﴿٢٤﴾

**When they see what they are promised, they will then know who is weaker in supporters and fewer in numbers.**

یہاں تک کہ جب ان لوگوں نے اس عذاب کو دیکھ لیا جس کا وعدہ کیا گیا تھا تو انہیں معلوم ہو جائے گا کہ کس کے مددگار کمزور اور کس کی تعداد کمتر ہے

यहाँ तक कि जब वे उस चीज़ को देख लेंगे जिसका उनसे वादा किया जाता है तो वे जान लेंगे कि कौन अपने सहायक की दृष्टि से कमज़ोर और संख्या में न्यूनतर है

*ḥattā 'idā ra 'aw mā yū 'adūna fa-sa-ya 'lamūna man 'aḍ 'afu nāṣiran wa-'aḡallu 'adadan*

قُلْ إِنُّ أَدْرِى أَقْرِبُ مَّا تُوعَدُونَ أَمْ يَجْعَلُ لَهُ رَبِّي  
 أَمَدًا ﴿٢٥﴾

**Say, 'I do not know if what you are promised is near, or  
 if my Lord has set a term for it.'**

کہہ دیجئے کہ مجھے نہیں معلوم کہ وہ وعدہ قریب ہی ہے یا ابھی خدا کوئی اور مدت بھی قرار دے گا

کھ دو, "میں نہیں جانتا کی جس چیز کا तुमसे वादा किया जाता है वह निकट है या मेरा  
 रब उसके लिए लम्बी अवधि ठहराता है

*qul 'in 'adrī 'a-qarībun mā tū'adūna 'am yağ'alu lahū rabbī 'amadan*

﴿ ۲۶ ﴾ عَالِمُ الْغَيْبِ فَلَا يُظْهِرُ عَلَىٰ غَيْبِهِ أَحَدًا

**Knower of the Unseen, He does not disclose His  
Unseen to anyone,**

وہ عالم الغیب ہے اور اپنے غیب پر کسی کو بھی مطلع نہیں کرتا ہے

"परोक्ष का जाननेवाला वही है और वह अपने परोक्ष को किसी पर प्रकट नहीं करता,

*'ālimu l-ġaybi fa-lā yuẓhiru 'alā ġaybihī 'aḥadan*

إِلَّا مَنْ ارْتَضَىٰ مِنْ رَسُولٍ فَإِنَّهُ يَسْلُكُ مِنْ بَيْنِ يَدَيْهِ  
 وَمِنْ خَلْفِهِ رَصَدًا ﴿٢٧﴾

except to an apostle He approves of. Then He  
 dispatches a sentinel before and behind him

مگر جس رسول کو پسند کر لے تو اس کے آگے پیچھے نگہبان فرشتے مقرر کر دیتا ہے

سیوايے اس وکٲیت کے جسے اسنے رسول کی ہئسیت سے پسند کر لیا ہو تو اسکے آگے  
 سے اور اسکے پیچھے سے نیرانی کی پورے وکٲیہ کر دیتا ہے،

*'illā mani rtaḏā min rasūlin fa-'innahū yasluku min bayni yadayhi wa-min  
 ḥalfihī raṣadan*

لِيَعْلَمَ أَنْ قَدْ أَبْلَغُوا رَسُولَاتِ رَبِّهِمْ وَأَحَاطَ بِمَا  
 لَدَيْهِمْ وَأَحْصَىٰ كُلَّ شَيْءٍ عَدَدًا ﴿٢٨﴾

so that He may ascertain that they have communicated the messages of their Lord, and He comprehends all that is with them, and He keeps count of all things.

تاکہ وہ دیکھ لے کہ انہوں نے اپنے رب کے پیغامات کو پہنچا دیا ہے اور وہ جس کے پاس جو کچھ بھی ہے اس پر حاوی ہے اور سب کے اعداد کا حساب رکھنے والا ہے

ताकि वह यकीनी बना दे कि उन्होंने अपने रब के सन्देश पहुँचा दिए और जो कुछ उनके पास है उसे वह घेरे हुए है और हर चीज़ को उसने गिन रखा है।"

*li-ya 'lama 'an qad 'ablagū risālāti rabbiḥim wa-'aḥāṭa bi-mā ladayhim wa-'aḥṣā kulla šay'in 'adadan*



اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad  
and the family of Muhammad.**

اے اللہ! رحمت فرما محمد و آل (ع) محمد پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

*allahumma salli `ala muhammadin wa ali muhammadin*

**Please recite  
Sūra E Fātiḥa  
for  
ALL MARHUMEEN**

For any errors / comments please write to: [rehanL@hotmail.com](mailto:rehanL@hotmail.com)

Kindly recite Sura E Fatiha for Marhumeen of all those who have worked towards making this small work possible.